

Jhn

Chapter 1

Nepali Interlinear

Reference: Nepali ERV

- 1 Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν,
सुरुमा आदिमा हुनुहुन्थ्यो त्यो वचन र त्यो वचन हुनुहुन्थ्यो सँगमा त्यस परमेश्वरको
[G1722](#) [G0746](#) [G1510](#) [G3588](#) [G3056](#) [G2532](#) [G3588](#) [G3056](#) [G1510](#) [G4314](#) [G3588](#) [G2316](#)
- καὶ Θεὸς ἦν ὁ Λόγος.
र परमेश्वर हुनुहुन्थ्यो त्यो वचन
[G2532](#) [G2316](#) [G1510](#) [G3588](#) [G3056](#)

संसार सृष्टि हुन पहिल्यै त्यहाँ वचन + 1:1 वचन ग्रीक शब्दमा \+tl "लोगोस" \+tl* जसको अर्थ कुनै पनि प्रकारको संचार। यसलाई "समाचार" भनी अनुवाद गर्न सकिन्छ। यहाँ, यसको अर्थ ख्रीष्ट हो, परमेश्वरले आफ्नो विषयमा मानिसहरूलाई यसरी भन्नु भयो। थियो। त्यो वचन परमेश्वरसंग थियो, अनि वचननै परमेश्वर हुनुहुन्थ्यो।

- 2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.
यो हुनुहुन्थ्यो सुरुमा आदिमा सँगमा त्यस परमेश्वरको
[G3778](#) [G1510](#) [G1722](#) [G0746](#) [G4314](#) [G3588](#) [G2316](#)

उहाँको वचन शुरूमा परमेश्वरसंग हुनुहुन्थ्यो।

- 3 πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὄ
सबै-कुरा उहाँद्वारा उहाँको बनाइयो र बिना उहाँको बनाइएको-थिएन एउटा-पनि एक जुन
[G3956](#) [G1223](#) [G0846](#) [G1096](#) [G2532](#) [G5565](#) [G0846](#) [G1096](#) [G3761](#) [G1520](#) [G3739](#)
- γέγονεν.
बनाइएको-छ
[G1096](#)

र उहाँकै माध्यमबाट विश्व सृजना हुन सक्यो। उहाँ बिना केही सृजना हुन सकेन।

- 4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων.
उहाँमा उहाँभित्र जीवन थियो र त्यो जीवन थियो त्यो ज्योति ती मानिसहरूको
[G1722](#) [G0846](#) [G2222](#) [G1510](#) [G2532](#) [G3588](#) [G2222](#) [G1510](#) [G3588](#) [G5457](#) [G3588](#) [G0444](#)

उहाँ स्वयं जीवन हुनुहुन्थ्यो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो।

- 5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ
र त्यो ज्योति मा त्यस अँध्यारोमा चम्कन्छ र त्यो अँध्यारोले यसलाई जित्न
[G2532](#) [G3588](#) [G5457](#) [G1722](#) [G3588](#) [G4653](#) [G5316](#) [G2532](#) [G3588](#) [G4653](#) [G0846](#) [G3756](#)
- κατέλαβεν.
सकेन
[G2638](#)

त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन।

- 6 Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτοῦ Ἰωάννης.
आउनुभयो एक-मानिस पठाइएको बाट परमेश्वरबाट नाम उनको यूहन्ना
[G1096](#) [G0444](#) [G0649](#) [G3844](#) [G2316](#) [G3686](#) [G0846](#) [G2491](#)

परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए।

7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα
 यो आएको-लागि गवाहीको-लागि ताकि गवाही-दिऊन् बारेमा त्यस ज्योतिको ताकि
[G3778](#) [G2064](#) [G1519](#) [G3141](#) [G2443](#) [G3140](#) [G4012](#) [G3588](#) [G5457](#) [G2443](#)

πάντες πιστεύσωσιν δι' αὐτοῦ.
 सबैले विश्वास-गरून् माध्यमबाट उनको
[G3956](#) [G4100](#) [G1223](#) [G0846](#)

यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए।

8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
 थिएनन् हुनुहुन्थ्यो ऊ त्यो ज्योति तर ताकि गवाही-दिऊन् बारेमा त्यस ज्योतिको
[G3756](#) [G1510](#) [G1565](#) [G3588](#) [G5457](#) [G0235](#) [G2443](#) [G3140](#) [G4012](#) [G3588](#) [G5457](#)

यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए।

9 Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον
 हुनुहुन्थ्यो त्यो ज्योति त्यो साँचो जसले उज्याली-दिन्छ हरेक मानिसलाई आउँदै-गर्दा
[G1510](#) [G3588](#) [G5457](#) [G3588](#) [G0228](#) [G3739](#) [G5461](#) [G3956](#) [G0444](#) [G2064](#)

εἰς τὸν κόσμον.
 मा यस संसारमा
[G1519](#) [G3588](#) [G2889](#)

सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ।

10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ
 मा यस संसारमा हुनुहुन्थ्यो र यो संसार द्वारा उहाँको बनाइयो र यस
[G1722](#) [G3588](#) [G2889](#) [G1510](#) [G2532](#) [G3588](#) [G2889](#) [G1223](#) [G0846](#) [G1096](#) [G2532](#) [G3588](#)

κόσμος αὐτὸν οὐκ ἔγνω.
 संसारले उहाँलाई चिनेन चिन्यो
[G2889](#) [G0846](#) [G3756](#) [G1097](#)

उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन।

11 εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον;
 मा ती आफ्नाहरूका आउनुभयो र ती आफ्नाहरूले उहाँलाई ग्रहण गरेनन्
[G1519](#) [G3588](#) [G2398](#) [G2064](#) [G2532](#) [G3588](#) [G2398](#) [G0846](#) [G3756](#) [G3880](#)

उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्।

12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, τέκνα Θεοῦ γενέσθαι,
 जतिले तर ग्रहण-गरे उहाँलाई दिनुभयो तिनीहरूलाई अधिकार सन्तान परमेश्वरको हुने
[G3745](#) [G1161](#) [G2983](#) [G0846](#) [G1325](#) [G0846](#) [G1849](#) [G5043](#) [G2316](#) [G1096](#)

τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
 ती विश्वास-गर्नेहरूलाई मा त्यस नाममा उहाँको
[G3588](#) [G4100](#) [G1519](#) [G3588](#) [G3686](#) [G0846](#)

केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।

13 οἱ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ
 जो बाट-होइन बाट रगतबाट न-त बाट इच्छाबाट शरीरको न-त बाट
[G3739](#) [G3756](#) [G1537](#) [G0129](#) [G3761](#) [G1537](#) [G2307](#) [G4561](#) [G3761](#) [G1537](#)

θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν.
 इच्छाबाट पुरुषको तर बाट परमेश्वरबाट जन्मिए
[G2307](#) [G0435](#) [G0235](#) [G1537](#) [G2316](#) [G1080](#)

ती बालकहरू प्राकृतिक तवरबाट जन्मेका थिएनन्। तिनीहरू आफ्नो आमा-बाबुको शारीरिक इच्छा अथवा निर्णयबाट जन्मेका थिएनन्। बदलामा तिनीहरू परमेश्वरबाट जन्मेका थिए।

14 Καὶ ὁ Λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα
 र त्यो वचन शरीर भयो र बास-गर्नुभयो मा हामीमाझ र हेर्नौं
[G2532](#) [G3588](#) [G3056](#) [G4561](#) [G1096](#) [G2532](#) [G4637](#) [G1722](#) [G1473](#) [G2532](#) [G2300](#)

τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός, πλήρης χάριτος καὶ
 त्यो महिमा उहाँको महिमा जस्तो एकमात्र-पुत्रको बाट पिताबाट परिपूर्ण अनुग्रहले र
[G3588](#) [G1391](#) [G0846](#) [G1391](#) [G5613](#) [G3439](#) [G3844](#) [G3962](#) [G4134](#) [G5485](#) [G2532](#)

ἀληθείας.

सत्यले

[G0225](#)

| वचन शरीर हुन आए र हामी माझ बसे। हामीले उहाँको महिमा देख्यौं, अनि हामीले पिताका एकमात्र पुत्रको महिमा जस्तो उहाँको महिमा देख्यौं। वचन अनुग्रह र सत्यताले पूर्ण थियो।

15 Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ, καὶ κέκραγεν, λέγων, Οὗτος ἦν ὁ
 यूहन्नाले गवाही-दिन्छन् बारेमा उहाँको र पुकारेर-भन्छन् भन्दै यो हुनुहुन्थ्यो जसको-बारेमा
[G2491](#) [G3140](#) [G4012](#) [G0846](#) [G2532](#) [G2896](#) [G3004](#) [G3778](#) [G1510](#) [G3739](#)

εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος, ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος
 मैले-भनेको-थिएँ ऊ पछि मपछि आउने अघि मभन्दा हुनुहुन्छ किनभने पहिला
[G3004](#) [G3588](#) [G3694](#) [G1473](#) [G2064](#) [G1715](#) [G1473](#) [G1096](#) [G3754](#) [G4413](#)

μου ἦν.

मभन्दा हुनुहुन्थ्यो

[G1473](#) [G1510](#)

| यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, "उहाँ एकजना हुनुहुन्छ जसका विषयमा म भनिरहेको थिएँ, 'जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।'"

16 ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ, ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀπὸ
 किनभने बाट त्यस परिपूर्णताबाट उहाँको हामी सबैले पायौं र अनुग्रह माथि
[G3754](#) [G1537](#) [G3588](#) [G4138](#) [G0846](#) [G1473](#) [G3956](#) [G2983](#) [G2532](#) [G5485](#) [G0473](#)

χάριτος.

अनुग्रहमाथि-अनुग्रह

[G5485](#)

| हो, वचन अनुग्रह र सत्यको भण्डार हुनुहुन्छ। हामीले उहाँबाट धेरै आशिष पाएका छौं।

17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη; ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ
 किनभने त्यो व्यवस्था द्वारा मोशाद्वारा दिइयो त्यो अनुग्रह र त्यो सत्य द्वारा
[G3754](#) [G3588](#) [G3551](#) [G1223](#) [G3475](#) [G1325](#) [G3588](#) [G5485](#) [G2532](#) [G3588](#) [G0225](#) [G1223](#)

Ἰησοῦ Χριστοῦ ἐγένετο.

येशू ख्रीष्टद्वारा आयो

[G2424](#) [G5547](#) [G1096](#)

| मोशाबाट व्यवस्था प्रदान गरिएको थियो तर अनुग्रह र सत्यको बाटो येशू ख्रीष्टबाटै आयो।

18 Θεὸν οὐδεὶς ἑώρακεν πώποτε; μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν
 परमेश्वरलाई कसैले-पनि देखेको-छैन कहिल्यै एकमात्र परमेश्वर जो हुनुहुन्छ मा त्यस
[G2316](#) [G3762](#) [G3708](#) [G4455](#) [G3439](#) [G2316](#) [G3588](#) [G1510](#) [G1519](#) [G3588](#)

κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο.

कुखमा त्यस पिताको उहाँले प्रकट-गर्नुभयो

[G2859](#) [G3588](#) [G3962](#) [G1565](#) [G1834](#)

| कसैले पनि कहिल्यै परमेश्वरलाई देखेका छैनन्। तर एकमात्र पुत्र जो परमेश्वर हुनुहुन्छ अनि जो पिताको अति नजिकमा हुनुहुन्छ र उहाँले हामीलाई परमेश्वर चिनाउनु भएकोछ।

- 19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου, ὅτε ἀπέστειλαν πρὸς αὐτὸν
 र यो हो त्यो गवाही त्यस यूहन्नाको जब पठाए तिर उनीकहाँ
[G2532](#) [G3778](#) [G1510](#) [G3588](#) [G3141](#) [G3588](#) [G2491](#) [G3753](#) [G0649](#) [G4314](#) [G0846](#)
- οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων, ἱερεῖς καὶ Λευίταις, ἵνα ἐρωτήσωσιν αὐτόν,
 ती यहूदीहरूले बाट यरूशलेमबाट पूजाहारीहरू र लेवीहरूलाई ताकि सोध्नु उनलाई
[G3588](#) [G2453](#) [G1537](#) [G2414](#) [G2409](#) [G2532](#) [G3019](#) [G2443](#) [G2065](#) [G0846](#)
- Σὺ τίς εἶ;
 तपाईं को हुनुहुन्छ?
[G4771](#) [G5101](#) [G1510](#)

यरूशलेममा यहूदीहरूले केही पूजाहारीहरू र लेवीहरू यूहन्नाकहाँ पठाए। तिनीहरूलाई यूहन्ना लाई “तिमी को हो?” भनि सोध्न पठाए।

- 20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο, καὶ ὡμολόγησεν ὅτι, Ἐγὼ οὐκ εἰμι
 र स्वीकार-गरे र इन्कार गरेनन् र स्वीकार-गरे कि म होइन हुँ
[G2532](#) [G3670](#) [G2532](#) [G3756](#) [G0720](#) [G2532](#) [G3670](#) [G3754](#) [G1473](#) [G3756](#) [G1510](#)
- ὁ Χριστός,
 त्यो ख्रीष्ट
[G3588](#) [G5547](#)

यूहन्नाले प्रत्युत्तर दिनलाई हिचकिचाएनन्, खुलस्त भनी दिए, “म ख्रीष्ट होइन।”

- 21 καὶ ἠρώτησαν αὐτόν, Τί οὖν? σὺ Ἠλίας εἶ; καὶ λέγει, Οὐκ εἰμί.
 र सोधे उनलाई के अनि? तपाईं एलिया हुनुहुन्छ? र भने होइन हुँ
[G2532](#) [G2065](#) [G0846](#) [G5101](#) [G3767](#) [G4771](#) [G2243](#) [G1510](#) [G2532](#) [G3004](#) [G3756](#) [G1510](#)
- Ὁ προφήτης εἶ σύ? καὶ ἀπεκρίθη, Οὐ.
 त्यो अगमवक्ता हुनुहुन्छ तपाईं? र जवाफ-दिए होइन
[G3588](#) [G4396](#) [G1510](#) [G4771](#) [G2532](#) [G0611](#) [G3756](#)

यहूदीहरूले यूहन्नालाई सोधे, “तब तिमी को हो? तिमी एलिया हो?” यूहन्नाले उत्तर दिए, “होइन, म एलिया होइन।” यहूदीहरूले सोधे, “के तिमी अगमवक्ता हो?” यूहन्नाले उत्तर दिए, “होइन, म अगमवक्ता होइन।”

- 22 εἶπαν οὖν αὐτῷ, Τίς εἶ; ἵνα ἀποκρισὶν δῶμεν τοῖς πέμψασιν ἡμᾶς:
 भने तब उनलाई को हुनुहुन्छ? ताकि जवाफ दिन-सकौं ती पठाउनेहरूलाई हामीलाई
[G3004](#) [G3767](#) [G0846](#) [G5101](#) [G1510](#) [G2443](#) [G0612](#) [G1325](#) [G3588](#) [G3992](#) [G1473](#)
- τί λέγεις περὶ σεαυτοῦ;
 के भन्नुहुन्छ बारेमा आफ्नो-बारेमा?
[G5101](#) [G3004](#) [G4012](#) [G4572](#)

तब यहूदीहरूले सोधे, “तब तिमी को हो? आफ्नो विषयमा हामीलाई बताऊ कि जसले हामीलाई पठाए तिनीहरूलाई बताउन सकूँ। तिम्रो विषयमा तिमी के भन्छौ?”

- 23 ἔφη, Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, Εὐθύνατε τὴν ὁδὸν Κυρίου,
 भने म आवाज पुकार्नेको मा त्यस उजाडस्थानमा सोझो-बनाओ त्यो बाटो प्रभुको
[G5346](#) [G1473](#) [G5456](#) [G0994](#) [G1722](#) [G3588](#) [G2048](#) [G2116](#) [G3588](#) [G3598](#) [G2962](#)
- καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης.
 जसरी भने यशैया त्यो अगमवक्ताले
[G2531](#) [G3004](#) [G2268](#) [G3588](#) [G4396](#)

यूहन्नाले तिनीहरूलाई अगमवक्ता यशैयाको वाणीहरू भने: “मरूभूमिमा चिच्याई हिंड्ने मानिसको म आवाज हुँ: ‘परमप्रभुको निम्ति मार्ग सोझो बनाऊ भन्दै।’” यशैया 40:3

- 24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων.
 र पठाइएकाहरू थिए बाट ती फरिसीहरूबाट
[G2532](#) [G0649](#) [G1510](#) [G1537](#) [G3588](#) [G5330](#)

ती यहूदीहरूलाई फरिसीहरूले पठाएका थिए।

25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ, Τί οὖν βαπτίζεις, εἰ σὺ
 र सोधे उनलाई र भने उनलाई किन अनि बप्तिस्मा-दिनुहुन्छ यदि तपाईं
[G2532](#) [G2065](#) [G0846](#) [G2532](#) [G3004](#) [G0846](#) [G5101](#) [G3767](#) [G0907](#) [G1487](#) [G4771](#)

οὐκ εἶ ὁ Χριστὸς, οὐδὲ Ἡλίας, οὐδὲ ὁ προφήτης?
 होइन हुनुहुन्छ त्यो ख्रीष्ट न-त एलिया न-त त्यो अगमवक्ता?
[G3756](#) [G1510](#) [G3588](#) [G5547](#) [G3761](#) [G2243](#) [G3761](#) [G3588](#) [G4396](#)

तिनीहरूले यूहन्नालाई सोधे, “यदि तिमी ख्रीष्ट होइनौ, एलिया होइनौ, अगमवक्ता पनि होइनौ भने किन तिमी मानिसहरूलाई बप्तिस्मा दिन्छौ?”

26 ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι; μέσος
 जवाफ-दिए तिनीहरूलाई त्यो यूहन्नाले भन्दै म बप्तिस्मा-दिन्छु मा पानीमा बीचमा
[G0611](#) [G0846](#) [G3588](#) [G2491](#) [G3004](#) [G1473](#) [G0907](#) [G1722](#) [G5204](#) [G3319](#)

ὕμῶν ἔστηκεν ὄν ὑμεῖς οὐκ οἴδατε,
 तिमीहरूको उभिनुभएको-छ जसलाई तिमीहरूले चिन्दैनौ चिन्दैनौ
[G4771](#) [G2476](#) [G3739](#) [G4771](#) [G3756](#) [G1492](#)

यूहन्नाले उत्तर दिए, “म पानीले मानिसहरूलाई बप्तिस्मा दिन्छु। तर एकजना मानिस तिमीहरूसंगै अहिले हुनुहुन्छ जसलाई तिमाहरू चिन्दैनौ।

27 ὁ ὀπίσω μου ἐρχόμενος, οὗ οὐκ εἶμι ἐγὼ ἄξιος, ἵνα λύσω αὐτοῦ
 ऊ मपछि मेरो आउने जसको म हुँ म योग्य त्यसको खोल्न उहाँको
[G3588](#) [G3694](#) [G1473](#) [G2064](#) [G3739](#) [G3756](#) [G1510](#) [G1473](#) [G0514](#) [G2443](#) [G3089](#) [G0846](#)

τὸν ἱμάντα τοῦ ὑποδήματος.
 त्यो जुताको-फिता त्यो जुताको
[G3588](#) [G2438](#) [G3588](#) [G5266](#)

ती एक मात्र मानिस जो मेरो पछाडि आउनुहुन्छ, जसको म जुताको फिता खोलने योग्य सम्म छैन।”

28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο, πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ὁ
 यी-कुराहरू मा बेथानियामा भए पारि त्यस यर्दनको जहाँ थिए ती
[G3778](#) [G1722](#) [G0963](#) [G1096](#) [G4008](#) [G3588](#) [G2446](#) [G3699](#) [G1510](#) [G3588](#)

Ἰωάννης βαπτίζων.
 यूहन्ना बप्तिस्मा-दिँदै
[G2491](#) [G0907](#)

यी सबै कुराहरू यर्दन नदीको अर्को स्थान बेथानीयामा भइसकेको हो। त्यो जहाँ यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए।

29 Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτόν, καὶ λέγει, Ἴδε
 त्यस भोलिपल्ट देख्नुभयो त्यस येशूलाई आउँदै-गरेको तिर उनीतिर र भने हेर
[G3588](#) [G1887](#) [G0991](#) [G3588](#) [G2424](#) [G2064](#) [G4314](#) [G0846](#) [G2532](#) [G3004](#) [G3708](#)

ὁ Ἄμνός τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
 त्यो थुमा त्यस परमेश्वरको जसले उठाउँछ त्यो पाप त्यस संसारको
[G3588](#) [G0286](#) [G3588](#) [G2316](#) [G3588](#) [G0142](#) [G3588](#) [G0266](#) [G3588](#) [G2889](#)

अर्को दिन येशूलाई आफूतिर आइरहुनु भएको यूहन्नाले देखेर भने, “हेर, परमेश्वरका थुमा जसले संसारको पापहरू उठाई लाने छ।

30 οὗτός ἐστιν ὑπὲρ οὗ ἐγὼ εἶπον, Ὅπισω μου ἔρχεται ἀνὴρ, ὃς
 यो-नै हुनुहुन्छ बारेमा जसको मैले भनेको-थिएँ मपछि मेरो आउनुहुन्छ एक-पुरुष जो
[G3778](#) [G1510](#) [G5228](#) [G3739](#) [G1473](#) [G3004](#) [G3694](#) [G1473](#) [G2064](#) [G0435](#) [G3739](#)

ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
 अघि मभन्दा हुनुभयो किनभने पहिला मभन्दा हुनुहुन्थ्यो
[G1715](#) [G1473](#) [G1096](#) [G3754](#) [G4413](#) [G1473](#) [G1510](#)

त्यो उही हो जसको विषयमा मैले भनेको थिएँ। ‘एकजना पुरुष मेरो पछि आउनेवाला हुनुहुन्छ जो मभन्दा महान् हुनुहुन्छ किनभने उहाँ मभन्दा पहिले नै अस्तित्वमा हुनु हुन्थ्यो।’

31 κὰγὼ οὐκ ἦδεν αὐτόν; ἀλλ' ἵνα φανερωθῆ τῷ Ἰσραήλ, διὰ τοῦτο,
 र-म चिन्दिनर्थं चिन्दिनर्थं उहाँलाई तर ताकि प्रकट-होस् तिर इस्राएलमा यसैकारण यसैले
[G2504](#) [G3756](#) [G1492](#) [G0846](#) [G0235](#) [G2443](#) [G5319](#) [G3588](#) [G2474](#) [G1223](#) [G3778](#)

ἦλθον ἐγὼ ἐν ὕδατι βαπτίζων.
 आँ म मा पानीमा बप्तिस्मा-दिदै
[G2064](#) [G1473](#) [G1722](#) [G5204](#) [G0907](#)

उहाँ को हुनुहुन्छ भनेर पनि मैले जानेको थिइन, तर म मानिसहरूलाई पानीले बप्तिस्मा दिदै आँ ताकि यहूदीहरूले जानुन् कि उहाँ ख्रीष्ट हुनुहुन्छ।” 32-34 तब यूहन्नाले भने, “ख्रीष्ट को थिए भनेर पनि जान्दिन थिएँ। तर परमेश्वरले मलाई पानीले मानिसहरूलाई बप्तिस्मा दिन पठाउनु भएको हो। अनि परमेश्वरले मलाई भन्नुभयो, ‘तिमीले आत्मा ओर्लिदै एक जना मानिसमाथि बसेको देखेछौ। त्यही मानिसले पवित्र आत्माद्वारा बप्तिस्मा दिनेछन्।’” यूहन्नाले भने, “मैले यो सबै भइरहेको देखेकोछु। मैले स्वर्गबाट आत्मा ओर्लिदै गरेको देखेँ। मैले पवित्र आत्मालाई ढुकुर जस्तै देखेँ अनि उहाँमाथि बसेको देखेँ। मैले यो देखेको हुँ र म गवाही पनि दिन्छु कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।”

32 Καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων, ὅτι Τεθέαμαι τὸ Πνεῦμα, καταβαῖνον
 र गवाही-दिए यूहन्नाले भन्दै कि मैले-देखेँ त्यो आत्मा ओर्लिँरहेको
[G2532](#) [G3140](#) [G2491](#) [G3004](#) [G3754](#) [G2300](#) [G3588](#) [G4151](#) [G2597](#)

ὡς περὶστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν.
 जस्तो ढुकुरजस्तै बाट स्वर्गबाट र रहिरह्यो माथि उहाँमाथि
[G5613](#) [G4058](#) [G1537](#) [G3772](#) [G2532](#) [G3306](#) [G1909](#) [G0846](#)

33 κὰγὼ οὐκ ἦδεν αὐτόν; ἀλλ' ὁ πάμπας με βαπτίζειν ἐν ὕδατι,
 र-म चिन्दिनर्थं चिन्दिनर्थं उहाँलाई तर जसले पठाउनुभयो मलाई बप्तिस्मा-दिन मा पानीमा
[G2504](#) [G3756](#) [G1492](#) [G0846](#) [G0235](#) [G3588](#) [G3992](#) [G1473](#) [G0907](#) [G1722](#) [G5204](#)

ἐκεῖνός μοι εἶπεν, Ἐφ' ὃν ἄν ἴδης τὸ Πνεῦμα καταβαῖνον καὶ μένον
 उहाँले मलाई भन्नुभयो माथि जसमाथि पनि देखेछौ त्यो आत्मा ओर्लिँरहेको र रहिरहेको
[G1565](#) [G1473](#) [G3004](#) [G1909](#) [G3739](#) [G0302](#) [G3708](#) [G3588](#) [G4151](#) [G2597](#) [G2532](#) [G3306](#)

ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίῳ.
 माथि उहाँमाथि यो-नै हुनुहुन्छ ऊ बप्तिस्मा-दिने मा पवित्र-आत्मामा पवित्र
[G1909](#) [G0846](#) [G3778](#) [G1510](#) [G3588](#) [G0907](#) [G1722](#) [G4151](#) [G0040](#)

34 κὰγὼ ἐώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ.
 र-मैले देखेको-छु र गवाही-दिएको-छु कि यो-नै हुनुहुन्छ त्यो पुत्र त्यस परमेश्वरको
[G2504](#) [G3708](#) [G2532](#) [G3140](#) [G3754](#) [G3778](#) [G1510](#) [G3588](#) [G5207](#) [G3588](#) [G2316](#)

35 Τῇ ἐπαύριον πάλιν εἰστέκει ὁ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν
 त्यस भोलिपल्ट फेरि उभिनुभएको-थियो ती यूहन्ना र बाट ती चेलाहरूमध्ये
[G3588](#) [G1887](#) [G3825](#) [G2476](#) [G3588](#) [G2491](#) [G2532](#) [G1537](#) [G3588](#) [G3101](#)

αὐτοῦ δὺο.
 उनका दुई-जना
[G0846](#) [G1417](#)

अर्को दिन फेरि यूहन्ना त्यहाँ उपस्थित थिए। उनिसँग उहाँका दुइजना चेलाहरू थिए।

36 καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι, λέγει, Ἴδε ὁ Ἄμνός τοῦ Θεοῦ!
 र हेर्दा तिर येशूलाई हिँड्दै-गरेको भने हेर त्यो थुमा त्यस परमेश्वरको!
[G2532](#) [G1689](#) [G3588](#) [G2424](#) [G4043](#) [G3004](#) [G3708](#) [G3588](#) [G0286](#) [G3588](#) [G2316](#)

यूहन्नाले येशू हिडिरहेका देखे र उनोले भने, “हेर, परमेश्वरका थुमा।”

37 καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ
 र सुने ती दुई चेलाहरूले उनको बोल्दा र पछ्याए तिर
[G2532](#) [G0191](#) [G3588](#) [G1417](#) [G3101](#) [G0846](#) [G2980](#) [G2532](#) [G0190](#) [G3588](#)

Ἰησοῦ.
 येशूलाई
[G2424](#)

यूहन्नाको कुरा सुनिसके पछि ती दुइ चेलाहरू येशूको पछि लागे।

- 38 στραφεὶς δὲ ὁ Ἰησοῦς, καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας, λέγει
फर्कनुभयो अनि ती येशूले र देखेर तिनीहरूलाई पछ्याउँदै-गरेको भन्नुभयो
[G4762](#) [G1161](#) [G3588](#) [G2424](#) [G2532](#) [G2300](#) [G0846](#) [G0190](#) [G3004](#)
- αὐτοῖς, τί ζητεῖτε? οἱ δὲ εἶπαν αὐτῷ, Ῥαββί -- ὁ λέγεται
तिनीहरूलाई के खोज्दैछौ? ती अनि भने उहाँलाई रब्बी-- जसको-अर्थ हुन्छ
[G0846](#) [G5101](#) [G2212](#) [G3588](#) [G1161](#) [G3004](#) [G0846](#) [G4461](#) [G3739](#) [G3004](#)
- μεθερμηνεύομενον, Διδάσκαλε -- ποῦ μένεις?
अनुवाद-गर्दा गुरु-- कहाँ बस्नुहुन्छ?
[G3177](#) [G1320](#) [G4226](#) [G3306](#)

येशूले फर्केर हेर्नु भयो र उहाँको पछि ती दुइजना चेला आहरहेको देखेर उहाँले भन्नुभयो, “तिमीहरू के चाहन्छौ?” ती दूइजनाले भने, “रब्बी, तपाईं कहाँ बस्नुहुन्छ?”

- 39 λέγει αὐτοῖς, Ἔρχεσθε καὶ ὄψεσθε. ἦλθαν οὖν καὶ εἶδαν ποῦ μένει;
भन्नुभयो तिनीहरूलाई आओ र देखेछौ गए अनि र देखे कहाँ बस्नुहुन्छ
[G3004](#) [G0846](#) [G2064](#) [G2532](#) [G3708](#) [G2064](#) [G3767](#) [G2532](#) [G3708](#) [G4225](#) [G3306](#)
- καὶ παρ’ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην. ὥρα ἦν ὡς δεκάτη.
र सँगमा उहाँसँग बसे त्यो दिन त्यस-दिन समय थियो लगभग दशौं-घण्टा
[G2532](#) [G3844](#) [G0846](#) [G3306](#) [G3588](#) [G2250](#) [G1565](#) [G5610](#) [G1510](#) [G5613](#) [G1182](#)

येशूले उत्तर दिनुभयो, “मसँग आओ अनि तिमीहरूले देखेछौ।” तब ती दुइजना येशूसँग गए। तिनीहरूले येशू बस्नु भएको ठाउँ देखे। त्यस दिन येशूसँगै तिनीहरू वास बसे। त्यसबेला चार बजी सकेको थियो।

- 40 Ἦν Ἄνδρέας, ὁ ἀδελφὸς Σίμωνος Πέτρου, εἷς ἐκ τῶν δύο τῶν
थिए अन्द्रियास त्यो भाइ शिमोनको पत्रुसको एक बाट ती दुई-जनामध्ये ती
[G1510](#) [G0406](#) [G3588](#) [G0080](#) [G4613](#) [G4074](#) [G1520](#) [G1537](#) [G3588](#) [G1417](#) [G3588](#)
- ἀκουσάντων παρὰ Ἰωάννου, καὶ ἀκολουθησάντων αὐτῷ.
सुन्नेहरूमध्ये बाट यूहन्नाबाट र पछ्याउनेहरूमध्ये उहाँलाई
[G0191](#) [G3844](#) [G2491](#) [G2532](#) [G0190](#) [G0846](#)

यूहन्नाबाट येशूको विषयमा जाने पछि तिनीहरू येशूकै पछि लागे। ती दुइजना मध्ये एकजनाको नाउँ अन्द्रियास थियो। तिनी शिमोन पत्रुसका भाइ थिए।

- 41 εὐρίσκει οὗτος πρῶτον τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα, καὶ λέγει αὐτῷ,
भेट्याउँछन् उनले पहिले त्यस भाइ आफ्नो आफ्नै शिमोनलाई र भन्छन् उनलाई
[G2147](#) [G3778](#) [G4412](#) [G3588](#) [G0080](#) [G3588](#) [G2398](#) [G4613](#) [G2532](#) [G3004](#) [G0846](#)
- Εὐρήκαμεν τὸν Μεσσίαν, ὃ ἐστὶν μεθερμηνεύομενον Χριστός.
भेट्यायौं त्यस मसीहलाई जसको-अर्थ हुन्छ अनुवाद-गर्दा ख्रीष्ट
[G2147](#) [G3588](#) [G3323](#) [G3739](#) [G1510](#) [G3177](#) [G5547](#)

पहिले अन्द्रियासले आफ्नो भाइ शिमोनलाई खोज्ने काम गरे। शिमोनलाई अन्द्रियासले भने, “हामीले मसीह पाएकोछौं”

- 42 ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας αὐτῷ, ὁ Ἰησοῦς εἶπεν, Σὺ
ल्याए उनलाई कहाँ त्यस येशूकहाँ हेर्नुभयो उनलाई ती येशूले भन्नुभयो तिमी
[G0071](#) [G0846](#) [G4314](#) [G3588](#) [G2424](#) [G1689](#) [G0846](#) [G3588](#) [G2424](#) [G3004](#) [G4771](#)
- εἶ Σίμων ὁ υἱὸς Ἰωάννου; σὺ κληθήσῃ Κηφᾶς, ὁ ἐρμηνεύεται
हौ शिमोन त्यो छोरा यूहन्नाको तिमी भनिनेछौ केफास जसको-अर्थ अनुवाद-हुन्छ
[G1510](#) [G4613](#) [G3588](#) [G5207](#) [G2491](#) [G4771](#) [G2564](#) [G2786](#) [G3739](#) [G2059](#)

Πέτρος.
पत्रुस
[G4074](#)

तब शिमोनलाई अनिद्रयासले येशूकहाँ ल्याए। येशूले शिमोनतर्फ हेर्दै भन्नु भयो, “तिमी यूहन्नाको छोरो शिमोन हौ। तिमीलाई केफास + 1:42 केफास आरमाईक नामहो जसलाई ग्रीकमा “पत्रुस” अथवा “चटान” भनिन्छ। भनिने छ”

43 Τῆς ἐπαύριον ἠθέλησεν ἐξελεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὐρίσκει Φίλιππον.
 त्यस भोलिपल्ट चाहनुभयो जानु तिर त्यस गालीलतिर र भेट्नुभयो फिलिपलाई
[G3588](#) [G1887](#) [G2309](#) [G1831](#) [G1519](#) [G3588](#) [G1056](#) [G2532](#) [G2147](#) [G5376](#)

καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀκολουθεῖ μοι.
 र भन्नुभयो उनलाई ती येशूले पछ्याऊ मलाई
[G2532](#) [G3004](#) [G0846](#) [G3588](#) [G2424](#) [G0190](#) [G1473](#)

अर्को दिन गालील जान येशूले निश्चय गर्नुभयो। येशूले फिलिपलाई भेट्नुभयो र भन्नुभयो “मलाई पछ्याउ।”

44 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ
 थिए अनि ती फिलिप बाट बेथसैदाबाट त्यस त्यस सहरको अन्द्रियास र
[G1510](#) [G1161](#) [G3588](#) [G5376](#) [G0575](#) [G0966](#) [G1537](#) [G3588](#) [G4172](#) [G0406](#) [G2532](#)

Πέτρου.
 पत्रुसको
[G4074](#)

अन्द्रियास र पत्रुस जस्तै फिलिप पनि बेथसेदा शहरका थिए।

45 εὐρίσκει Φίλιππος τὸν Ναθαναήλ, καὶ λέγει αὐτῷ, Ὃν ἔγραψεν
 भेट्नुछन् फिलिपले त्यस नथानेललाई र भन्छन् उनलाई जसको-बारेमा लेखे
[G2147](#) [G5376](#) [G3588](#) [G3482](#) [G2532](#) [G3004](#) [G0846](#) [G3739](#) [G1125](#)

Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὐρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ
 मोशाले मा त्यस व्यवस्थामा र ती अगमवक्ताहरूले भेटायौं येशू पुत्र त्यस
[G3475](#) [G1722](#) [G3588](#) [G3551](#) [G2532](#) [G3588](#) [G4396](#) [G2147](#) [G2424](#) [G5207](#) [G3588](#)

Ἰωσήφ, τὸν ἀπὸ Ναζαρέτ.
 योसेफको त्यो बाट नासरतबाट
[G2501](#) [G3588](#) [G0575](#) [G3478](#)

फिलिपले नथानेललाई भेट्दा र भने, “मोशाले व्यवस्थामा के लेख्नु भएको थियो सम्झ। मोशाले एकजना मानिस आइरहेछ भनी लेख्नु भएको थियो जो आइरहेको छ। अगमवक्ताहरूले पनि उहाँको विषयमा लेख्नु भएको थियो। हामीले उहाँलाई नै पायौं। उहाँको नाउँ येशू हो, योसेफका पुत्र। उहाँ नासरतका हुनुहुन्छ।”

46 καὶ εἶπεν αὐτῷ Ναθαναήλ, Ἐκ Ναζαρέτ δύναται τι ἀγαθὸν εἶναι? λέγει
 र भने उनलाई नथानेलले बाट नासरतबाट आउन-सक्छ कुनै असल-कुरा हुन? भन्छन्
[G2532](#) [G3004](#) [G0846](#) [G3482](#) [G1537](#) [G3478](#) [G1410](#) [G5100](#) [G0018](#) [G1510](#) [G3004](#)

αὐτῷ ὁ Φίλιππος, Ἔρχου καὶ ἴδε.
 उनलाई ती फिलिपले आऊ र हेर
[G0846](#) [G3588](#) [G5376](#) [G2064](#) [G2532](#) [G3708](#)

तर नथानेलले फिलिपलाई सोधे, “के नासरतबाट केही असल कुरो आउन सक्छ?” फिलिपले उत्तर दिए, “आएर हेर।”

47 εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναήλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ
 देख्नुभयो ती येशूले त्यस नथानेललाई आउँदै-गरेको तिर उहाँतिर र भन्नुभयो बारेमा
[G3708](#) [G3588](#) [G2424](#) [G3588](#) [G3482](#) [G2064](#) [G4314](#) [G0846](#) [G2532](#) [G3004](#) [G4012](#)

αὐτοῦ, Ἴδε ἀληθῶς Ἰσραηλῆτης, ἐν ᾧ δόλος οὐκ ἔστιν.
 उनको हेर साँच्चै इस्राएली जसमा जसमा छल छैन छैन
[G0846](#) [G3708](#) [G0230](#) [G2475](#) [G1722](#) [G3739](#) [G1388](#) [G3756](#) [G1510](#)

येशूले नथानेललाई आफूतर्फ आइरहेको देख्नु भयो र भन्नुभयो, “यो आइरहेको मान्छे साँच्चै नै एकजना इस्राएली हुन्। उनमा त्यस्तो कुनै खराबी छैन।”

48 λέγει αὐτῷ Ναθαναήλ, Πόθεν με γινώσκεις? ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν
 भन्छन् उहाँलाई नथानेलले कहाँबाट मलाई चिन्नुहुन्छ? जवाफ-दिनुभयो येशूले र भन्नुभयो
[G3004](#) [G0846](#) [G3482](#) [G4159](#) [G1473](#) [G1097](#) [G0611](#) [G2424](#) [G2532](#) [G3004](#)

αὐτῷ, Πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τῆν συκῆν,
 उनलाई अघि त्यसअघि तिमीलाई फिलिपले बोलाउनुभन्दा हुँदा मुनि त्यस अज्जीरको-रूखमुनि
[G0846](#) [G4253](#) [G3588](#) [G4771](#) [G5376](#) [G5455](#) [G1510](#) [G5259](#) [G3588](#) [G4808](#)

εἶδόν σε.
 देखेको-थिएँ तिमीलाई
[G3708](#) [G4771](#)

नथानेलले उहाँलाई सोधे, “मलाई कसरी तपाईंले चिन्नुहुन्छ?” येशूले उत्तर दिनुभयो, “फिलिपले तिमीसंग मेरो विषयमा बात गर्न भन्दा पहिल्यै तिमी नेभारको रूखमुनि हुँदा नै तिमीलाई देखेँ।”

49 ἀπεκρίθη αὐτῷ Ναθαναήλ, Ῥαββί, σὺ εἶ ὁ Υἱὸς τοῦ Θεοῦ, σὺ
 जवाफ-दिएँ उहाँलाई नथानेलले रब्बी तपाईं हुनुहुन्छ त्यो पुत्र त्यस परमेश्वरको तपाईं
[G0611](#) [G0846](#) [G3482](#) [G4461](#) [G4771](#) [G1510](#) [G3588](#) [G5207](#) [G3588](#) [G2316](#) [G4771](#)

Βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
 राजा हुनुहुन्छ त्यस इस्राएलको
[G0935](#) [G1510](#) [G3588](#) [G2474](#)

तब नथानेलले येशूलाई भने, “रब्बी तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ। तपाईं नै इस्राएलका राजा हुनुहुन्छ।”

50 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ, Ὅτι εἶπόν σοι, ὅτι εἶδόν σε
 जवाफ-दिनुभयो येशूले र भन्नुभयो उनलाई किनभने भनेँ तिमीलाई कि देखेँ तिमीलाई
[G0611](#) [G2424](#) [G2532](#) [G3004](#) [G0846](#) [G3754](#) [G3004](#) [G4771](#) [G3754](#) [G3708](#) [G4771](#)

ὑποκάτω τῆς συκῆς, πιστεῦεις? μείζω τούτων ὄψη.
 मुनि त्यस अज्जीरको-रूखमुनि विश्वास-गछौँ? ठूला-कुराहरू यीभन्दा देखेछौँ
[G5270](#) [G3588](#) [G4808](#) [G4100](#) [G3173](#) [G3778](#) [G3708](#)

येशूले नथानेललाई भन्नुभयो, “तिमी यसकारण विश्वास गर्दछौँ कि मैले तिमीलाई नेभारको रूखमनि देखेको थिएँ भनेर? तिमीले यो भन्दा महान चीज देखेछौँ।”

51 καὶ λέγει αὐτῷ, Ἄμην ἀμὴν λέγω ὑμῖν, ὅψεσθε τὸν οὐρανὸν ἀνεωγῶτα,
 र भन्नुभयो उनलाई साँच्चैँ साँच्चैँ भन्छु तिमीहरूलाई देखेछौँ त्यो स्वर्ग खुलेको
[G2532](#) [G3004](#) [G0846](#) [G0281](#) [G0281](#) [G3004](#) [G4771](#) [G3708](#) [G3588](#) [G3772](#) [G0455](#)

καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν
 र ती स्वर्गदूतहरू त्यस परमेश्वरका चढ्दै-गरेका र ओर्लिँदै-गरेका माथि त्यस
[G2532](#) [G3588](#) [G0032](#) [G3588](#) [G2316](#) [G0305](#) [G2532](#) [G2597](#) [G1909](#) [G3588](#)

Υἱὸν τοῦ ἀνθρώπου.
 मानिसको-पुत्रमाथि त्यस मानिसको
[G5207](#) [G3588](#) [G0444](#)

तब येशूले पनि भन्नुभयो, “म तिमीलाई सत्य भन्नेछु। तिमीहरू सबैले स्वर्ग उघ्रिएको देखेछौँ अनि तिमीले ‘परमेश्वरका स्वर्गदूतहरूलाई मानिसको पुत्रमाथि जाँदै तल आँउदै, गरेको देखेछौँ।”